



शुक्लाफाँटा नगरपालिका

स्थानीय राजपत्र

खण्ड: ६

संख्या: २

मिति: २०७९/०४/०८ गते

भाग-२

सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा सम्बन्धि निर्देशिका,
२०७९

शुक्लाफाँटा नगरपालिका भित्र बसोवास गर्ने महिलालाई सुत्केरी व्यथा लागेको अवस्थामा निजको घर देखि शुक्लाफाँटा नगरपालिका भित्रका वर्थिङ्ग सेन्टरहरू सम्म पुऱ्याउने र वर्थिङ्ग सेन्टरहरूमा सुत्केरी सेवा प्रदान गर्ने क्रममा जटिलता देखा परेमा स्वास्थ्यकर्मीको प्रेषण बमोजिम कैलाली र कंचनपुरका प्रादेशिक अस्पताल सम्म निशुल्क एम्बुलेन्स सेवा प्रदान गरि सुरक्षित मातृशिशु स्वास्थ्य सेवा प्रदान गर्न वाञ्छनिय भएकोले यो निर्देशिका जारी गरिएको छ ।

१. सक्षिप्त नाम र प्रारम्भ:

(क) यो निर्देशिका नाम सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा सम्बन्धि निर्देशिका, २०७९ रहेको छ ।

(ख) यो निर्देशिका स्वीकृत भएको मितिवाट लागु हुनेछ ।

२. परिभाषा: विषय बा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:

(क) “एम्बुलेन्स” भन्नाले यस नगरपालिकाको नाममा दर्ता भएको वा यस अन्तर्गत रहेका स्वास्थ्य संस्थाका नाउमा दर्ता कायम भएको बिरामी ओसार्ने स्वीकृती प्राप्त गरेको वाहन सम्झनु पर्छ र सो शब्दले एम्बुलेन्समा जडित उपकरण समेतलाई जनाउन्छ ।

(ख) “एम्बुलेन्स जनशक्ति” भन्नाले एम्बुलेन्समा उपस्थित रहने स्वास्थ्यकर्मी र चालक सम्झनु पर्छ ।

(ग) “सुत्केरी महिला” भन्नाले सुत्केरी व्यथा लागेको र सुत्केरी अवस्थाका कारण आकस्मिक रूपमा स्वास्थ्य सेवा लिन आवश्यक देखिएका महिलालाई सम्झनु पर्दछ ।

३. सुत्केरी व्यथा लागेका महिलाहरुलाई उपलब्ध हुने सेवा र प्रकृया:

(क) सुत्केरी महिलालाई निजको घर देखि शुक्लाफाँटा नगरपालिका भित्रका वर्थिङ्ग सेन्टरहरु सम्म पुऱ्याउने र वर्थिङ्ग सेन्टरहरुमा सुत्केरी सेवा प्रदान गर्ने क्रममा जटिलता देखा परेमा

नर्सिङ्ग कर्मचारीले गरेको प्रेषण बमोजिम कैलाली र कंचनपुरका प्रादेशिक अस्पताल सम्म निशुल्क रूपमा एकपटकका लागि लैजाने कार्य हुनेछ ।

(ख) कैलाली र कंचनपुरका प्रादेशिक अस्पताल सम्म पुर्याउनका लागि सुत्केरी महिलालाई शुक्लाफाँटा नगरपालिका अन्तर्गतका वर्थिङ्ग सेन्टर सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ्ग स्टाफले प्रेषण पुर्जा प्रदान गरेको हुनु पर्नेछ ।

(ग) सुत्केरी महिला संग वढिमा दुई जना सहयोगी मात्र साथमा हुनु पर्नेछ ।

४. एम्बुलेन्स चालक र सहयोगी कर्मचारीले गर्नु पर्ने काम र दायित्व:

(क) एम्बुलेन्स चालकले चौविसै घण्टा मोवाईल अन राखि कल रिसिभ गरी सुत्केरी महिलालाई निशुल्क सेवाको लागि खटिनु पर्नेछ ।

(ख) सुत्केरी महिलालाई शुक्लाफाँटा नगर भित्रका वर्थिङ्ग सेन्टर , कैलाली र कंचनपुरका प्रादेशिक अस्पतालहरूमा पुर्याएको विवरण अनुसूची'१ वमोजिमको विवरण भरि प्रत्येक महिना शुक्लाफाँटा नगरपालिकामा बुझाउनु पर्नेछ ।

(ग) एम्बुलेन्सलाई नियमित सर्भिसिङ्ग र मर्मत सम्भार गरि चालु हालतमा एम्बुलेन्स चालकले राख्नु पर्नेछ ।

५. विविध:

(क) यस कार्यालय र अन्तर्गतका स्वास्थ्य संस्थामा रहेका एम्बुलेन्सलाई सुत्केरी महिला निशुल्करूपमा स्वास्थ्य संस्था र प्रादेशिक अस्पताल सम्म पुर्याउदा लाग्ने इन्धन खर्च र सवारी चालकको खाना खर्च एम्बुलेन्स चालकले पेश गरेको लगवुक र प्रतिवेदनका आधारमा शुक्लाफाँटा नगरपालिका, झलारीवाट भुक्तानी दिईनेछ ।

अनुसूची-१

सि.नं.	सुत्केरी महिलाको नाम	ठेगाना	सुत्केरी लगेको अस्पताल वा स्वास्थ्य संस्था	प्रेषण गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको नाम
१				
२				

एम्बुलेन्स चालकको सही:

प्रमाणित गर्नेको सही:

आज्ञाले,
टिकेन्द्रराज भट्ट
प्रमुख प्रशासकीय अधिकृत